



1437 Bannock St.  
Denver, CO 80202

p: 720.865.7695

[JIC\\_news@denvergov.org](mailto:JIC_news@denvergov.org)

मिडिया विज्ञप्ति

तुरुन्तै सार्वजनिक गर्नका लागि

सोमवार, मार्च 23, 2020

### डेन्भर सहर र काउन्टीको कोभिड-19 अपडेट

*मेयरद्वारा घरमै बस्न आदेश जारी*

डेन्भर, CO – मेयर Michael B. Hancock ले आज एक नयाँ जनस्वास्थ्य सम्बन्धी आदेश जारी गर्नुभयो जसमा मंगलबार बेलुका 5 बजे बाट कार्यान्वयन हुने गरी डेन्भर सहर र काउन्टीमा घरमै बस्ने आदेश दिइएको छ । आदेश अप्रिल 10 सम्म लागू हुनेछ र आवश्यकता अनुसार थप गर्न सकिनेछ । कोभिड-19 महामारी झन् खराब हुँदै जाँदा मेयरले सम्पूर्ण समुदायका बासिन्दाहरू र व्यवसायहरूलाई घरमा बस्ने मार्गदर्शनहरू पहिलेको भन्दा बढाउन अपिल गर्नुभएको छ ।

आदेश अनुसार डेन्भर सहर र काउन्टीका सम्पूर्ण मानिसहरू घरमा बस्नुपर्छ र व्यवसायहरूले सम्भव भएसम्म घरवाट काम गर्ने र सामानहरू डेलिभर गर्ने नीति अवलम्बन गर्नुपर्छ । यो आदेशले डेन्भर मेट्रो क्षेत्रीय नगरपालिकाहरूलाई जनस्वास्थ्य व्यवसायीहरूको मत अपनाउनको लागि पनि आह्वान गरेको छ कि सबै व्यक्तिहरूले, स्वास्थ्य र कुशलता प्रवर्द्धन गर्न आवश्यक पर्ने गतिविधिहरू मात्रै संचालन गरून् भन्नका लागि सम्पूर्ण पहलहरू गरिनुपर्छ, जस्तै खानेकुरा प्राप्त गर्ने, औषधि प्राप्त गर्ने, र/वा हिंड्ने, हाइकिंग गर्ने वा दौडने जस्ता बाहिरी गतिविधिमा संलग्न हुने, र भौतिक दूरी अभ्यासहरूको सख्त पालना गर्न जारी गर्ने ।

“यो घरमै बस्ने आदेशले हामीले प्राप्त गरेका जनस्वास्थ्य सम्बन्धी सल्लाहहरूका साथै गभर्नर र मेट्रो मेयरहरूसँगको जारी वार्तालाई सम्बोधन गर्छ,” मेयर Michael B. Hancock ले भन्नुभयो । “यो भाइरसको फैलावटमा प्रभाव पार्नका लागि मानिसहरू र व्यवसायहरूले भौतिक दूरी कायम गर्ने कुरालाई गम्भीरतापूर्वक लिनु आवश्यक छ । स्पष्टरूपमा भन्नुपर्दा, स्वेच्छिक रूपमा दूरी कायम गरेर पुदिन ।”

थप जानकारीका लागि संगलग्न गरिएको जनस्वास्थ्य सम्बन्धी आदेश हेर्नुहोस्, जसमा छूटहरूको पूर्ण सूची समावेश गरिएको छ । डेन्भरको कोभिड-19 प्रतिक्रिया बारे जारी अपडेटहरू प्राप्त गर्न [denvergov.org](http://denvergov.org) मा जानुहोस् ।

### कोभिड-19 माहामारी प्रतिको सहरको जारी जनस्वास्थ्य सम्बन्धी प्रतिक्रियाको अर्को समाचारमा:

- सहरका प्रमुख आर्थिक तथा वित्तीय व्यवसायीहरू मिलेर बनेको एक व्यवसाय कार्यदलले माहामारीले व्यवसाय र कर्मचारीमा पारेको प्रभावको बारेमा व्यापक रूपमा विकसित हुँदै गरेको डेटा संकलन गर्दैछ साथै नगद सहायता र अन्य उपकरणहरूको विकास पनि तीव्ररूपमा ट्र्याक गर्दै छ;
- कोलोराडोका व्यवसायहरूले आफ्नो अत्यावश्यक कारवाहीहरू सुनिश्चित गर्नका लागि 50% भन्दा बढी कार्यदल स्थलगतरूपमा नराखोस् भन्ने गभर्नरको अनुरोध भन्दा बढी डेन्भर सहर तथा काउन्टीले आफ्ना झन्डै 80% कर्मचारीहरू घरबाटै काम गरिरहेका छन् भन्ने रिपोर्ट गरेको छ; र,
- डेन्भरले व्यक्तिगत सुरक्षा उपकरण (PPE) को सप्लाइहरू सक्रिय रूपमा खरिद गरिरहेको छ र हाल भएको वस्तुसूचीको मूल्यांकन गरिरहेको छ ।

###